



नेपालगञ्ज उप-महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

नेपालगञ्ज, बाँके ।

लिलाम बिक्रिको सिलबन्दी बोलपत्र आव्हान सम्बन्धी २१ (एक्काईस) दिने सूचना ।

(प्रथम पटक प्रकाशित मिति: २०७७/०८/२८ गते।)

लिलाम सूचना नं.०१/०७७/७८

यस नेपालगञ्ज उप-महानगरपालिकाको जिन्सी आम्दानीमा रहेको तथा बजार अनुगमनबाट नियन्त्रणमा लिई निर्धारित समय भित्र हकवालाले हकदावी गर्न नआएकोले जफत गरिएका देहाय बमोजिमका मालसामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामै बोलपत्रको माध्यमबाट लिलाम बिक्रि गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा सस्थाबाट रितपूर्वक तपशिलमा उल्लिखित शर्तहरुको अधिनमा रही आर्थिक कार्यविधि नियमावली, २०६४ को परिच्छेद- ७ बमोजिम सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम गर्न यो सूचना प्रकाशित गरीएको छ । बोलपत्र फाराम यस कार्यालयको खरिद इकाईबाट खरिद गर्न सकिनेछ । साथै आफुले कबोल गरेको रकमको १०% (दश प्रतिशत) ले हुने धरौटी रकम यस उप-महानगरपालिकाको राष्ट्रिय बाणिज्य बैंक, धम्बोझिमा रहेको धरौटी खाता नं.४१३०१००३०३०००००२ मा जम्मा गरी सो को सकल भौचर सिबन्दी बोलपत्र साथ पेश गर्नुपर्नेछ । थप जानकारीको लागि यस कार्यालयको खरिद इकाईमा सम्पर्क गरी बुझ्न सकिनेछ ।

देहाय:

क. यस कार्यालयको आम्दानीमा रहेको सामानहरु:

सि.नं	सामानको विवरण	परिमाण	सि.नं	सामानको विवरण	परिमाण
१	कवाड पानी मोटर	१ थान	२०	कवाड ट्रिगार्ड जाली	७ थान
२	कवाड साइकल	८ थान	२१	कवाड स्टिल दराज	३ थान
३	फलामको तिजौरी	१ थान	२२	टैकि (१००० लि.टुटफुट भएको)	१ थान
४	कवाड टूली टूयाक्टर	१ थान	२३	काठको राउन्ड टेबल (आर्क)	२ थान
५	कवाड सक्सन टैकर	१ थान	२४	हाते टूलि	४ थान
६	कवाड गद्दावाल काठको कुर्ची	७ थान	२५	तसला	३६ थान
७	कवाड सोफा	२ थान	२६	बेल्चा (टुटफुट सहित)	५० थान
८	कवाड काठको पलङ्गको केहि भाग	१ थान	२७	फरुवा	१२ थान
९	कवाड गैटी	१ पी	२८	कवाड ठुलो रिभल्भिङ कुर्ची	१ थान
१०	कवाड फलामको गोलो कुर्ची	१ थान	२९	कवाड रिभल्भिङ कुर्ची (टुक्रा टुक्रा भएको)	५ थान
११	कवाड प्लास्टिक कुर्ची	५ थान	३०	कवाड पुरानो टायर जिपको	५ पी
१२	कामदारले प्रयोग गर्ने हेल्मेट	४ पी	३१	कवाड काठको बेन्च	६ पी.
१३	कवाड फलामको टेबल फ्रेम मात्र	१ पी	३२	कवाड काठको अफिस टेबल	४ थान
१४	कवाड फलामको श्री सिटर	५ थान	३३	कागज	१० KG
१५	कवाड फोटोकपि मेसिन ठुलो	१ थान	३४	फलामको एङ्गल, टुक्रा सरिया, पाइप, तारजाली, गाडीका कवाड पार्टसहरु,	१० क्वीन्टल
१६	१/२" GI पाइप	१६ पी	३५	व्याट्री १२V-३ थान, व्याट्री ५AM-१ थान	४ थान
१७	कवाड फ्रिज १९० लि.	१ थान	३६	कवाड इलेक्ट्रिक वाटर फिल्टर	२ थान
१८	कवाड Canon प्रिन्टर	१ थान	३७	कवाड हिटर	१ थान
१९	कवाड स्टिल कुर्ची	५ थान	३८	फलामको ड्रम स्ट्याण्ड	१ थान

ख. बजार अतिक्रमण गर्नेहरूबाट अनुगमनको क्रममा नियन्त्रणमा लिइएका सामानहरू:

सि.नं	सामानको विवरण	परिमाण	सि.नं	सामानको विवरण	परिमाण
१	कवाड मोटरसाइकल (फलामको फ्रेम मात्र)	१ थान	१४	तराजुको स्टिल परात	१३ पी
२	विज्ञापन फ्रेम फलामको, ठुलो सानो	२ थान	१५	कवाड जस्तापाता	५ थान
३	काटा तराजु	२६ थान	१६	टिन र काठ भएको होर्डिड बोर्ड	१ थान
४	कवाड फ्यानका अवशेष	८ थान	१७	टिन र काठ भएको ढोका	१ थान
५	२ के.जि. ढक	२ थान	१८	फलामको ड्रम	३ थान
६	१ के.जि. ढक	१७ थान	१९	ठुलो छाता	१ थान
७	१/२ के.जि. ढक	११ थान	२०	प्लास्टिको डिब्बा (टुटफुट भएको)	४ थान
८	२०० ग्राम ढक	२ थान	२१	प्लास्टिको बाल्टिन (टुटफुट भएको)	४ थान
९	कवाड टिनको बाकस	२ पी	२२	प्लास्टिक मग (टुटफुट भएको)	१ थान
१०	प्लास्टिक स्टुल	१ थान	२३	प्लास्टिक जार (टुटफुट भएको)	१ थान
११	प्लास्टिक जर्किन	१ थान	२४	हाते तराजु (अन्दाजी १.५ के.जी.)	२८० थान
१२	क्यारेट बक्स	५ थान	२५	पोलिथिन पाइप (३ इन्च)	२७ थान
१३	कर्नि/चम्चा	१६ थान	२६	पोलिथिन पाइप (१/२ इन्च)	१० मि.
सामानको विवरण बमोजिम कुल जम्मा न्यूनतम मूल्य:- रु.११६८५०/- (एक लाख सोह्र हजार आठ सय पचास रुपैयाँ मात्र)					

शर्तहरू:-

१. बोलपत्र सम्बन्धी कागजातहरू खरिद गर्न निवेदन साथ व्यक्तिको हकमा नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, अन्यको हकमा नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको प्रमाणपत्रको छायाँप्रति सहित रु १०००।०० फिर्ता नहुने गरी बुझाएको आम्दानी रसिद संलग्न गरी यस कार्यालयबाट यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काईस) दिन भित्र खरिद गर्न सकिने छ।
२. आफुले खरिद गर्ने बोलपत्र सम्बन्धी कागजातहरू व्यक्ति भए स्वयं र अन्य भए आधिकारिक प्रतिनिधीले सहिछाप गरी सिलबन्दी खाम बाहिर "श्री प्रमुख प्रशासकीय अधिकृत, नेपालगंज उप-महानगरपालिका, मुद्दा नं. र बोलपत्रदाताको नाम" उल्लेख गरी यो सूचना प्रकाशित भएको मितिले २१औं दिन कार्यालय समय भित्र खरिद गरी २२औं दिन मध्याह्न १२.०० बजे भित्र यस कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ। यसरी दर्ता हुन आएको बोलपत्र सोही दिन अपराह्न २.०० बजे देखि कार्यालय प्रतिनिधी र उपस्थित हुन आएका बोलपत्रदाता आफै वा आधिकारीक प्रतिनिधीको रोहवरमा यस उप-महानगरपालिकामा खोलिनेछ। बोलपत्रदाताको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन।
३. आफुले कबोल गरेको रकमको १०% (प्रतिशत) ले हुन आउने धरौटी वापतको रकम यस उप-महानगरपालिकाको रा.वा.बैङ्क, धम्बोजिमा रहेको धरौटी खाता नं. ४१३०१००३०३०००००२ मा व्यक्ति वा फर्मको नामबाट रकम जम्मा गरेको सक्रल भौचर संलग्न गरी पेश गर्नु पर्नेछ।
४. आफुले कबोल गरेको मूल्य (मू.अ.कर बाहेकको रकम) अङ्क र अक्षर दुवैमा अनिवार्य रुपमा स्पष्ट उल्लेख हुनु पर्नेछ। अङ्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ।
५. बोलपत्र स्वीकृत भएको सूचना पाएको मितिले ७ दिन भित्र पुरै रकम दाखिला गरी सामान उठाई लैजानु पर्नेछ। धरौटी रकम पछि आर्थिक प्रशासन शाखाबाट फिर्ता गरीनेछ।
६. बोलपत्र खरिदकर्ताले मालसामानको भौतिक अवस्था हेर्न चाहेमा कार्यालय समय भित्र जिन्सी शाखामा सम्पर्क गरी हेर्न सकिनेछ।
७. बोलपत्र सम्बन्धी कागजातहरू खरिद/दाखिला गर्ने दिन सार्वजनिक विदा पर्न गएमा उक्त कार्यहरू क्रमशः सो को भोलीपल्ट कार्यालय खुल्ने दिन सोहि समयमा हुनेछ।
८. बोलपत्र भर्दा न्यूनतम मूल्य भन्दा कम रकम कबोल गर्न पाइने छैन र आफुले कबोल गरेको मूल्यमा नियमानुसार मु.अ.कर लाग्नेछ।
९. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अन्तिम अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ।
१०. यस सम्बन्धी अन्य कुरा प्रचलित कानून अनुसार हुनेछ।